





आर्थिक वर्ष २०७९/०८० को बजेट बक्तव्य




बेनी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
२०७९ असार १०

दोश्रो नगरसभा पहिलो अधिवेशनमा २०७९ साल असार १०
गते शुक्रबारका दिन उपप्रमुख श्री ज्योती लामिछाने
पौडेलज्यूबाट प्रस्तुत भएको



आ.व.२०७९/०८० को बजेट बक्तव्य



बेनी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

आदरणीय अध्यक्ष महोदय,

१. बिगतमा स्थानीय तहबाट योजनाहरुमा लगानी बढी हुने तर त्यसको प्रतिफल कम हासिल हुने गरेको यथार्थलाई हटाउँदै थोरै लगानीमा धेरै प्रतिफल हासिल गर्ने अठोट एवं विश्वासका साथ बेनी नगरपालिकालाई समृद्ध, आधुनिक, विकसित र न्यायपूर्ण बनाउने जनताको चाहनालाई सम्बोधन गर्ने दायित्व बोधका साथ आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्न उभिएकी छु । बेनी नगरपालिकाको नगर उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजकको हैसियतले यस सम्मानित नगरसभामा आ.व २०७९/०८० बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुस गरेको छु ।
२. नागरिकका समस्या र आवश्यकताहरुको सम्बोधन स्थानीयस्तरको सरकारबाटै हुनुपर्छ भन्ने मान्यताका साथ लोकतन्त्रको स्थापनाका लागि गरिएको पहिलो स्थानीय सरकारको कार्यकाल समाप्त भई दोश्रो पटक पुनः स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । स्थानीय तहको निर्वाचन पश्चात स्थानीय आवश्यकताको स्थानीयस्तरबाटै समाधान हुने, विकास प्रकृत्यालाई सहभागितामूलक, समावेशी, दिगो र समन्यायिक बनाउने संस्थागत आधार तयार भएको छ । जसबाट स्थानीय जनताको प्राथमिकता र आवश्यकता अनुसारनै योजना तर्जुमा र कार्यान्वयन हुने भएको हुँदा जनताको विचार र भावनाको प्रतिबिम्ब हुने गरी नै बजेट नीति तथा कार्यक्रम तर्जुमा गरिएको विश्वास दिलाउन चाहन्छु ।
३. यस अवसरमा सर्वप्रथम राष्ट्रीय स्वाधिनता,लोकतन्त्र तथा सामाजिक न्याय,संघीय शासन प्रणाली र विभिन्न राजनैतिक परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दछु । साथै घाईते, वेपत्ता योद्धा एवम् पीडित परिवार र नागरिक प्रति बेनी नगर सरकारको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दछु । मुलुकको अग्रगामी परिवर्तनका लागि भएका सबै राजनैतिक आन्दोलन तथा आर्थिक र सामाजिक सबलीकरणको लागि नेतृत्वदायी भुमिका खेल्ने शिखर व्यक्तित्वहरु प्रति सम्मान व्यक्त गर्दछु ।
४. नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्र,संघीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रम, पन्ध्रौं योजनाले तोकेका प्राथमिकताको क्षेत्र, प्रादेशिक आवधिक योजना,बेनी नगरपालिकाको आवधिक योजना र मध्यकालीन खर्च संरचना,नेपाल सरकारले अन्तराष्ट्रीय स्तरमा गरेका प्रतिवद्धता, दिगो विकासका लक्ष्य एवम् प्रचलित ऐन,कानुन तथा कार्यविधिबाट निर्देशित भई सम्मानित नगरसभामा स्वीकृत नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट तर्जुमा गरेको छु ।

५. बेनी नगरबासीहरूको माग, चाहना र आवश्यकता पुरा गर्न बस्तीस्तर/वडा स्तर/नगरस्तरमा भएका छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम,विषगत समितिमा भएका छलफल, नागरिक समाज,बुद्धीजीवी,पत्रकार,राजनितिक दल/भातृ संघ संगठन र विभिन्न माध्यामबाट प्राप्त रचनात्मक सुझावलाई समेटेर बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
६. संघीय तथा प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने राजस्वको सीमाभित्र प्रशासनिक तथा कार्यालय संचालन खर्च रहने गरी बजेट प्रस्ताव गरेको छु । नेपाल सरकार एवम् प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण भई प्राप्त हुने समानीकरण अनुदान,सशर्त/समपुरक/विशेष अनुदान र बेनी नगरपालिकाको आन्तारिक राजस्वलाई बजेटका प्राथमिकता र उद्देश्य हासिल गर्न सक्ने कार्यक्रममा विनियोजन गरिएको छ ।
७. बेनी नगरपालिकाको आवधिक योजनाले लिएका लक्ष्यहरू पुरा गर्न मध्यमकालीन खर्च संरचनाले प्राथमिकतामा राखेको क्षेत्रहरूमा उपलब्ध स्रोत साधनसँग तालमेल गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु ।
८. संघीय सरकारको साझेदारीमा संचालित रावण पार्क निर्माण, जामुनाखर्क खानेपानी आयोजना, चिनाखेत खानेपानी आयोजना,खबरा खानेपानी आयोजना एवम् प्रदेश सरकारको साझेदारीमा संचालित अर्थुङ्गे भुतपानी सडक जस्ता क्रमागत योजना संचालनका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु ।
९. धार्मिक एवम् वैदिक महिमा बोकेका गलेश्वर धाम, महारानीथान मन्दिर,पुलत्सय, पुलाश्रम रावण पार्क एवम प्राकृतिक चिकित्सालयका रुपमा रहेको सिंगा तातोपानी कुण्डलाई पर्यटकीय हव बनाउने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।

आदरणीय अध्यक्ष महोदय,

१०. बिगतको सरकारबाट बेनीको समृद्धिका लागि गरिएका प्रयास बेनीको भौगोलिक अवस्था, भूबनोट, कमजोर भूधरातल समेतका कारण विभिन्न विपदजन्य घटनाबाट क्षतिग्रस्त हुँदा साबिकमा गरिएको लगानीबाट अपेक्षित प्रतिफल हासिल गर्न नसकिएको, न्यूनतम आधारभूत पुर्वाधार समेत विकसित गर्न नसकिएको यथार्थ हामी सामु छ । यसबाट समग्र विकासमा परेको नकारात्मक प्रभावलाई अन्त्य गर्दै बेनी नगरलाई पुनः गतिशिल र समृद्ध बनाउने र दिगो विकासको आधारशीला तयार गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । तसर्थ पुर्वाधारको विकास मार्फत स्थानीय तहको समुन्नति गर्न पुर्वाधार निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको छु । बिगतदेखि कार्यान्वयनमा रहेका तथा आवश्यक प्रकृया पुरा गरी अघि बढेका, बेनीको समृद्धिका लागि

रणनीतिक महत्व बोकेका पूर्वाधारका योजनालाई तथा उत्पादनमूलक एवं बढी प्रतिफल दिने आयोजना तथा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छु ।

यस गरिमामय सभाका सभाध्यक्षज्यू,

अब म बेनी नगरपालिकाको आगामी आ.व. ०७९/८० को बजेटका उद्देश्य र प्राथमिकता प्रस्तुत गर्न चाहन्छु ।

११. “समृद्ध बेनी : सुखी नगरबासी” भन्ने लक्ष्यलाई मन मस्तिष्कमा राख्दै तयार पारिएको आगामी आ.व. २०७९/०८० को बजेटका मुख्य उद्देश्यहरू देहाय बमोजिम रहनेछन् ।

- कृषिलाई मर्यादित पेशाका रूपमा स्थापित गराई उत्पादनमा युवा परिचालन र प्रोत्साहन गरी निर्वाहमुखी कृषिलाई व्यवसायमा रूपान्तरण गर्ने ।
- नगरभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रचार एवं विकासका लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्ने ।
- सामाजिक विकासको क्षेत्रमा लगानी बढाई शिक्षा र स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउने एवम् खानेपानीको पहुँचमा अभिवृद्धि गर्ने ।
- लक्षित समूहको संरक्षण विकास र सशक्तिकरण गराई उनीहरूलाई विकासको मूलप्रवाहमा ल्याउने ।
- पूर्वाधार विकासको दिगोपन र गुणस्तरीयता कायम गर्न स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्ने ।
- विपदजन्य प्रकोपबाट हुने क्षतिलाई न्युनीकरण गरी दिगो विकासको आधारशिला तयार गर्न ।
- नगरपालिकाबाट प्रवाह गरिने सेवालालाई सेवाग्राहीमैत्री बनाई सेवाप्रवाहमा पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गर्ने ।

१०. उल्लेखित उद्देश्य हासिल गर्ने एवम् नगरको सर्वाङ्गीण विकासमा विद्यमान चुनौती यसप्रकार छन्:

- मनसुनजन्य विपदका कारण भौतिक संरचनामा हुने क्षतिलाई कम गर्न एवम् नदिजन्य प्रकोपका कारण तातोपानी बजार क्षेत्र, मसार बस्ती, मंगलाघाट र कालीपुल बसर्पाक क्षेत्रमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्नु,
- नगरबासीको बढ्दो चाहना र आवश्यकतालाई सीमित स्रोत साधनले सम्बोधन गर्नु,
- धार्मिक एवम् वैदिक महिमा बोकेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गराई पर्यटक आकर्षणको केन्द्र बनाउनु,
- नगरबासीलाई उत्पादनमुखी बनाउँदै कृषि उत्पादनमा अभिवृद्धि ल्याउँदै समृद्ध बेनी निर्माणमा जिम्मेवार र उत्तरदायी बनाउनु,
- बजारक्षेत्रबाट निस्कने फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्नु,
- आन्तरिक राजस्वको दायरा फराकिलो बनाउँदै आन्तरिक आय अभिवृद्धि गर्नु
- असारे विकासको विद्यमान परिपाटीको अन्त्य गरी योजनालाई समयमै सम्पन्न गर्ने पद्धति स्थापित गर्नु ।
- नगरपालिकाभित्र रहेका मानिसहरुको आय असमानतालाई कम गर्दै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नु

११. यसका बाबजुद पनि निम्न अनुसारका सबल पक्षका कारण उल्लेखित चुनौतीलाई न्यूनीकरण गर्न सहयोग पुर्याउने अपेक्षा राखेको छु ।

- नगरपालिकाको प्रथम आवधिक योजना(२०७७/०७८-२०८२/०८३) निर्माण भई योजनाबद्ध,दिगोविकासको आधारशिला र मार्गचित्र तयार भएको,
- स्थानीय तहको पहिलो कार्यकालमा नगर संचालनका लागि अति आवश्यक कानुन निर्माण भईसकेको,
- नगरभित्र प्राविधिक तथा अप्राविधिक जनशक्तिको पर्याप्त व्यवस्था रहेको,

अध्यक्ष महोदय

अब म गत आ.व २०७७/०७८ को यथार्थ आय व्यय अनुमति चाहान्छु ।

- बेनी नगरपालिकाको संचित कोषमा जम्मा हुने रकमहरू, धरौटी/कोषहरू र अन्तरसरकारी वित्तीय हस्तान्तरण भई प्राप्त हुने बजेट खर्च समेत गरी आर्थिक वर्ष २०७७/०७८ मा जम्मा रु ८१ करोड ६० लाख ०१ हजार ०३ सय ७५ रुपैयाँ ०२ पैसा मात्र आम्दानी भएको छ ।
- नेपाल सरकार र प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण भई प्राप्त शर्त/विशेष/समपुरक अनुदान सम्बन्धित कार्यक्रममा खर्च हुन नसकेको रकम रु ०२ करोड ९२ लाख ३९ हजार ०६ सय १२ रुपैयाँ ६३ पैसा मात्र संघीय र प्रदेश संचित कोषमा फिर्ता भएको छ । आ.व. २०७७/०७८ जम्मा रु ६९ करोड १६ लाख ११ हजार ०५ सय ५० रुपैयाँ ८६ पैसा मात्र यथार्थ खर्च भएको छ ।
- आर्थिक वर्ष २०७७/०७८ को अन्तिममा स्थानीय संचित कोष, धरौटी खाता र विभिन्न कोष खाताहरूमा समेत बाँकी रहेको जम्मा रकम रु ०९ करोड ५१ लाख ५० हजार ०२ सय ०७ रुपैयाँ ९३ पैसा मात्र चालु आ.व २०७८/०७९ मा जिम्मेवारी सारिएको छ ।

चालु आ.व २०७८/०७९ को संशोधित आय व्यय र आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षा प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

- आर्थिक वर्ष २०७८/०७९ मा बेनी नगरपालिकाको आन्तारिक कर तथा गैरकर राजस्व, बेरुजु र संचित कोषको नगद मौज्जात समेत गरी रु ९ करोड ९० लाख ३६ हजार ६ सय ४९ रुपैयाँ मात्र संशोधित आय अनुमान गरेको छु ।
- संघीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने मुल्य अभिवृद्धि कर, अन्तशुल्क, पर्वतारोहण/वन रोयल्टी समेत गरी रु ८ करोड ११ लाख २१ हजार ४ सय ३३ रुपैयाँ ३१ पैसा, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने सवारी साधन कर, घरजग्गा रजिस्ट्रेशन शुल्क समेत गरी रु २ करोड २४ लाख ६ हजार रुपैयाँ, बाँडफाँड भई प्राप्त हुने दहत्तर बहत्तर शुल्क र विज्ञापन कर समेत गरी रु ८० लाख ६५ हजार रुपैयाँ समेत गरी जम्मा रु ११ करोड १५ लाख ९२ हजार ४ सय ३३ रुपैयाँ ३१ पैसा संशोधित आय अनुमान गरेको छु ।
- संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई प्राप्त हुने समानीकरण अनुदान रु १२ करोड ८० लाख रुपैयाँ, शर्त अनुदान रु ३३ करोड ९९ लाख ७४ हजार रुपैयाँ, समपुरक अनुदान रु १ करोड १५ लाख रुपैयाँ, विशेष अनुदान रु २ करोड ६१ लाख रुपैयाँ समेत गरी जम्मा रु ५० करोड ५५ लाख ७४ हजार रुपैयाँ मात्र संशोधित आय अनुमान गरेको छु ।
- प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण भई प्राप्त हुने समानीकरण अनुदान रु १ करोड ५० लाख ७६ हजार रुपैयाँ, विशेष अनुदान रु ५० लाख रुपैयाँ, समपुरक अनुदान रु ५० लाख रुपैयाँ

समेत गरी रु २ करोड ५० लाख ७६ हजार रुपैया मात्र संशोधित आय अनुमान गरेको छु ।

- उल्लेखित आय शीर्षकका आधारमा चालु आ.व २०७८/०७९ को लागि जम्मा रु ७४ करोड १२ लाख ७९ हजार ८२ रुपैया ३१ पैसा मात्र संशोधित आय अनुमान गरी सोही बमोजिम संशोधित व्यय अनुमान गरेको छु । संशोधित स्रोतगत आयको विस्तृत अनुमान अनुसूची-०१ मा प्रस्तुत गरिएको छ ।

सभाध्यक्ष महोदय,

१६. अव म चालु आ.व २०७८/०७९ को जेठ मसान्त सम्मको समीक्षा प्रस्तुत गर्दछु ।

- चालु आ.व जेठ मसान्त सम्म चालु खर्च ७०.४१ प्रतिशत, पुँजीगत खर्च ५०.२७ प्रतिशत खर्च भएको छ भने चालु आ.व को मध्यावधि सम्म ६२.८१ प्रतिशत खर्च भएको छ । बेनी नगरपालिकाको आफ्नो एकल अधिकारक्षेत्र भित्रको कर तथा गैरकर राजस्व, बाँडफाँड भई प्राप्त हुने घरजग्गा रजिस्ट्रेशन र नदीजन्य पदार्थको विक्रीबाट प्राप्त हुने रकम समेत गरी रु ४ करोड १२ लाख रुपैया मात्र उठ्ने अनुमान गरिएकोमा जेठ मसान्त सम्म बेरुजु समेत गरी रु ३ करोड ७७ लाख १४ हजार ९ सय ९६ रुपैया ६० पैसा मात्र संकलन भई संशोधित आन्तारिक आय अनुमानको ८२.८८ प्रतिशत असुली भएको छ ।
- चालु आ.व मा बेनी नगरकार्यपालिका, विषयगत समिति र वडा समिति मार्फत ३७६ वटा योजना सम्झौता भएकोमा ३०७ योजनाहरू कार्यसम्पन्न भईसकेको छ ।
- गौरवका योजनाका रूपमा रहेको गलेश्वर-गिठीनी-पात्लेखत सडकको निर्माण कार्य सम्पन्न भईसकेको छ । विशेष अनुदानमार्फत संचालित जामुनाखर्क खानेपानी आयोजना, खवरा खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा छन ।
- नगरकार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरूमा आधारभुत भौतिक संरचनाहरू बनिसकेको अवस्थामा आफ्नै भवनबाट प्रशासनीक कार्यहरू सम्पादन भएका छन् ।
- कृषि सेवा शाखा मार्फत वडा नं ३/९/१० मा आलु पकेट तथा वडा नं १/९ मा मकै बाली पकेटको स्थापना गरिएको छ ।
- १० बटै वडाका कृषकहरूको सहभागिता र साझेदारीमा कृषि औजार वितरण गरिएको छ ।

- पशु सेवा शाखा मार्फत वडा नं ३ र ५ मा बाखा पकेट र वडा नं १ मा बाँगुर पकेट कार्यक्रम संचालन गरिएको छ ।
- दुधमा आत्मनिर्भर बनाउन भैसी विकास कार्यक्रम तथा लागत साझेदारीमा गोठ सुधार कार्यक्रम संचालन गरिएको छ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १०० दिने रोजगारीका लागि ५०४ जना सुचीकृत भएकोमा १९ योजनाहरूमा १९२ ले प्रत्यक्ष रोजगारी पाएका छन् । आगामी आ.व २०७९/०८० को लागि ५२० जना सुचीकृत भईसकेका छन् ।
- लघु उद्यम मार्फत वल्डिङ्ग,सिलाई कटाई,तरकारी खेती,टिमु र खेती,वाईरिङ्ग लगायतका तालिमहरू संचालन गरी २३१ जना लाई तालिम दिई प्रविधि हस्तान्तरण गरिएको छ ।
- न्यायिक समितिमा पर्न आएका १७ निवेदन तथा मुद्दाहरू मध्ये ८ वटा मुद्दा किनारा लागेको र ९ वटा मुद्दा प्रक्रियामा रहेका छन् ।
- कोभिड-१९ खोप कार्यक्रम मार्फत(१२ वर्ष देखि माथिका सम्पूर्ण नागरिक) २९७४० लाई निशुल्क खोप लगाईएको छ । कोभिड-१९ खोप पूर्ण मात्रा लगाएका संख्या-२७४३६ रहेको छ । कोभिड-१९ खोप कार्यक्रम मार्फत १४८७६ जनालाई बुस्टर डोज लगाईएको छ ।
- आर्थिक वर्ष २०७७/०७८ को विनियोजन,धरौटी र राजस्वको सेस्ताहरू आन्तारिक र अन्तिम लेखापरिक्षण भई प्रारम्भिक प्रतिवेदन प्राप्त भईसकेको छ । प्रारम्भिक प्रतिवेदनमा देखिएका बेरुजुलाई प्रतिक्रिया मार्फत फछ्यौट गर्न समयमै आवश्यक कागजात पठाईसकिएको छ । गत आ.व मा देखिएका नीतिगत बेरुजुलाई यस आ.वमा नदोहोरिने गरी कार्यान्वयन गरिएको छ । त्रैमासिक रूपमा आन्तारिक लेखा परिक्षणको गरिएको छ ।
- जिन्सी निरिक्षण प्रतिवेदनमा लिलाम बिक्री गर्नुपर्ने भनी उल्लेख भएका काम नलाग्ने मेसेनरी तथा औजार,फर्निचर तथा फिक्चर्स लगायतका सामन समयमै लिलामी गरिएको छ । जिन्सी व्यवस्थापनलाई प्रभावकारी बनाउन बेनी नगरपालिकाको सम्पत्तिलाई सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) को प्रभावकारी कार्यान्वयन गरिएको छ ।
- कानुनले तोके भन्दा बढी रकमको ठेक्का लाई e-bid मार्फत संचालन गरिएको छ । नगरपालिकाको सम्पूर्ण कारोबार स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (SUTRA) बाट संचालन गरिएको छ ।

सभाध्यक्ष महोदय,

१७. अब म आर्थिक वर्ष २०७९/८० को लागि गरिएको अनुमानित आयको आधारमा आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, सुशासन तथा संस्थागत विकास, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा आगामी आ.व २०७९/०८० का लागि अनुमानित राजस्व तथा व्ययको अनुमान संक्षेपमा प्रस्तुत गर्न चाहान्छु ।

- बेनी नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजस्व र संचित कोषको नगद मौज्जात समेत गरी रु ०६ करोड १७ लाख १० हजार रुपैयाँ, बाँडफाँड भई प्राप्त राजस्व १३ करोड ०३ लाख १० हजार रुपैयाँ मात्र, नेपाल सरकार र प्रदेश सरकार वित्तीय हस्तान्तरण भई प्राप्त हुने अनुदान रु ५४ करोड ०१ लाख ८० हजार रुपैयाँ समेत आगामी आ.व २०७९/८० को कुल बजेट रु ७३ करोड २२ लाख रुपैयाँ रहेको छ । कुल विनियोजन मध्ये चालु खर्च ४६ करोड १४ लाख रुपैयाँ अर्थात ६३.०१ प्रतिशत र पुँजिगत तर्फ २७ करोड ०८ लाख रुपैयाँ अर्थात ३६.९९ प्रतिशत विनियोजन गरेको छु । स्रोतगत आय व्ययको विस्तृत अनुमान अनुसूची-०१ मा प्रस्तुत गरिएको छ ।

सभाध्यक्ष महोदय

१९. अब म आगामी वर्षमा सञ्चालन गरिने कार्यक्रमको विस्तृत खाका प्रस्तुत गर्ने अनुमति चाहन्छु :

क. आर्थिक विकास तर्फ

आगामी आर्थिक वर्षका लागि छनौट गरिएका योजनाहरू मध्ये आर्थिक विकास तर्फ नगरस्तरीय योजनाहरूमा रु ३ करोड ३४ लाख रुपैयाँ र वडास्तरीय योजनामा रु ७६ लाख गरी जम्मा रु ४ करोड १० लाख विनियोजन गरेको छु । आर्थिक विकासका क्षेत्रमा कुल बजेट सिमाको ५.६ प्रतिशत रकम विनियोजन गरेको छु ।

कृषि क्षेत्र:

- खाद्यान्न बालीको उत्पादनलाई वृद्धि गर्न किसानलाई आवश्यक पर्ने उन्नत बीउ उपयोगको लागि रु ८ लाख रुपैयाँ विनियोजन गरेको छु । उन्नत जातको तरकारी र आलुको विउ वितरणका लागि रु ४ लाख विनियोजन गरेको छु ।
- केरा खेतीलाई व्यवसायिक बनाउँदै केरा उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउन केरा पकेट जोन निर्माण का लागि रु १२ लाख रुपैयाँ विनियोजन गरेको छु । आ.व. २०७८/०७९

मा स्थापना भएको सुन्तलाजात फलफूल बाली पकेट विकास कार्यक्रमको निरन्तरताका लागि रु ६ लाख रुपैयाँ विनियोजन गरेको छु ।

- मकैबाली उत्पादनलाई प्रवर्धन गर्नका लागि रु २० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छु । संघीय सरकारको साझेदारीमा फलफूल दशक विरुवा रोपण कार्यक्रमका लागि रु ९ लाख विनियोजन गरेको छु ।
- कृषि स्नातक करार, कृषि, पशुपन्छी तथा मत्स्य तथ्यांक अध्यावधिक कार्यक्रम, किसान सूचीकरण कार्यक्रम लगायतका कार्यक्रम संचालनका लागि शर्त अनुदानबाट रु ११ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छु ।
- विपदजन्य घटनाहरूबाट कृषि बालीमा हुने क्षतिलाई न्युनीकरण गर्न कृषि विमा प्रिमियमको १० प्रतिशत अनुदान को लागि रु २ लाख रुपैयाँ विनियोजन गरेको छु ।
- आई.पि.एम कृषक पाठशाला संचालन, बाली शिविर/आकस्मिक बाली संरक्षण, विउ उत्पादन र प्रशोधन, च्याउ खेती प्रवर्धन, मौरी व्यवस्थापन तालिम तथा घर गोला वितरण, विषादी खरिद लगायतका कार्यक्रम संचालन गर्न रु २३ लाख ९० हजार रुपैयाँ विनियोजन गरेको छु ।
- नगरक्षेत्रका किसानहरूलाई मागमा आधारित सीप तथा क्षमता विकास गर्ने कार्यलाई प्राथमिकता दिई एक वडा एक उत्पादन सम्बन्धी तालिम संचालन गर्न रु ६ लाख रुपैयाँ विनियोजन गरेको छु ।
- कृषि तथा पशुपन्छी विकासमा युवालाई प्रोत्साहित गरिनेछ । उत्पादनमा युवा प्रोत्साहन कार्यक्रम संचालन रु २२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छु ।
- कृषि तथा पशु सेवाका एक वडा एक प्राविधिक कार्यक्रम संचालन गर्नका रु ८ लाख र वडा स्तरीय कृषि/पशु कार्यक्रम समेत समेत गरी कृषि क्षेत्रमा जम्मा रु २ करोड ०९ लाख ४० हजार रुपैयाँ विनियोजन भएको छ ।

पशुपंक्षी विकास:

- आ.व. २०७८/०७९ मा स्थापना भएको बंगुर पकेट विकास कार्यक्रमको निरन्तरता लागि रु ६ लाख रुपैयाँ विनियोजन गरेको छु
- नस्र सुधार गरी गाई तथा भैसीको दुध उत्पादनमा वृद्धि गर्न कृत्रिम गर्भाधानको लागि रु २ लाख रुपैयाँ विनियोजन गरेको छु ।
- मासु जाँच ऐन कार्यान्वयन सहजीकरण कार्यक्रम संचालनका लागि रु १० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छु ।

- पशु आहारा विकास कार्यक्रम मार्फत बहुबर्षीय घाँस/बर्षे घाँस/हिँउदे घाँस खरिदको लागि रु ३ लाख ५० हजार रुपैया विनियोजन गरेको छु ।
- पशुपन्क्षीमा लाग्ने रोग निदान,परिजीवी नियन्त्रण,पशुपन्क्षी खोप उपचार सेवा आदिमा खोप तथा औषधी र ल्यावोरेटरी सामान खरिदकोलागि रु ५ लाख ४० हजार रुपैया विनियोजन गरेको छु ।
- कृषकहरुको मागको आधारमा पशुपन्क्षी सम्बन्धी तालिम तथा सहभागिता र लागत साझेदारीमा यान्त्रीकरण तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिनका लागि रु २० लाख रुपैया विनियोजन गरेको छु ।
- नगरभित्रका पशुपालक तथा मत्स्यपालक कृषकहरुलाई विमा प्रिमियम १० प्रतिशत अनुदान दिन रु ४ लाख ५० हजार रुपैया विनियोजन गरेको छु ।
- नगरभित्रका छाडा पशु बस्तुको ट्यागीङ्ग तथा बन्धाकरण र रेविज खोप संचालन,पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर लगायतका कार्यक्रम संचालन गर्न रु ४ लाख २० हजार रुपैया समेत गरी पशुपन्क्षी तर्फ रु ५६ लाख ६० हजार रुपैया विनियोजन भएको छ ।

उद्योग

- लघु उद्यम विकास कार्यक्रम मार्फत नगर बासीलाई उद्यमी बन्न प्रोत्साहित गर्नुका साथै लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गरी प्रविधि हस्तान्तरणको लागि रु ३५ लाख रुपैया विनियोजन गरेको छु ।

पर्यटन:

- धार्मिक एवम् वैदिक महिमा बोकेका गलेश्वर धाम,पुलत्सय, पुलाश्रम रावण पार्क एवम् प्राकृतिक चिकित्सालयका रुपमा रहेको सिँगा तातोपानी कुण्डलाई पर्यटकीय हव बनाउने गरी आवश्यक बजेट विनियोजन गरेको छु ।
- निर्माणाधीन अवस्थामा रहेको रावण पार्कलाई यसै वर्ष सम्पन्न गर्ने गरी सङ्घीय सरकारसँग साझेदारी गरिनेछ । त्यसका लागि आवश्यक बजेट समपुरक कोषबाट व्यवस्था मिलाएको छु ।
- बेनी नगरपालिकाको आन्तारिक स्रोत र संघीय सरकारबाट प्राप्त सशर्त अनुदान बाट संचालन हुने गरी पर्यटन क्षेत्रको विकासका लागि रु ७४ लाख रुपैया विनियोजन गरेको छु ।

- नगरक्षेत्र भित्र पर्यटकीय विकासका लागि निजी क्षेत्र तथा प्रवासी म्याग्देलीहरूसँग सहकार्य गरिनेछ ।

जलस्रोत तथा सिँचाई:

- खेतीयोग्य जमिनमा साना सिँचाई कार्यक्रम संचालन गरी कृषि उपजको उत्पादनमा वृद्धि गरिनेछ । साना सिँचाई योजना संचालन गर्नका लागि रु ३० लाख रुपैयाँ विनियोजन गरेको छु ।

सहकारी:

- नगरक्षेत्र भित्रका सहकारीलाई सामाजिक र आर्थिक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ । सहकारी संस्थाको नियमन, अनुगमन र सहकारी तालिम संचालन गर्नका लागि रु ५ लाख विनियोजन गरेको छु ।

ख. सामाजिक विकास:

सामाजिक विकास क्षेत्रमा नगरस्तरीय योजना तथा कार्यक्रम लागि ३७ करोड १२ लाख रुपैयाँ र वडा स्तरीय योजना तथा कार्यक्रमको लागि रु १ करोड ३१ लाख ७५ हजार समेत गरी रु ३८ करोड ४३ लाख ७५ हजार विनियोजन गरेको छु । सामाजिक विकास क्षेत्रमा कुल बजेट सिमाको ५२.५० प्रतिशत विनियोजन भएको छ ।

शिक्षा:

- शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार ल्याउन मेयरसँग सामाजिक कार्यक्रम संचालन गरिनेछ । त्यसका लागि रु २० लाख रुपैयाँ विनियोजन गरेको छु ।
- बालविकास केन्द्र नभएका विद्यालयमा बालविकास केन्द्रको स्थापना गरिनेछ । बालविकास केन्द्र स्थापना तथा संचालनको लागि रु १५ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छु ।
- आधारभुत तह(१-८) मा अध्ययनरत विद्यार्थीहरूको लागि स्थानीय तह पाठ्यक्रम निर्माण तथा छपाईको लागि रु १३ लाख रुपैयाँ विनियोजन गरेको छु ।
- "हामी सक्छौं हामी गछौं" (We can We do) अन्तर्गत १ वडा १ नमुना विद्यालय कार्यक्रम संचालन गर्न रु १० लाख रुपैयाँ विनियोजन गरेको छु ।
- नमुना विद्यालयको रूपमा छनोट भएको जामुनाखर्क माध्यमिक विद्यालयको क्रमागत भवन निर्माणको लागि रु १ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छु ।

- आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २७ करोड ९९ लाख विनियोजन भएको छ ।

स्वास्थ्य:

- नगरक्षेत्रका विपन्न तथा जेष्ठनागरिक परिवारको स्वास्थ्य विमा कार्यक्रम संचालन गर्नका लागि रु ४ लाख विनियोजन गरेको छु ।
- बेनी नगरबासीहरुलाई स्वास्थ्य सेवाको अनुभूति गराउन ७० वर्ष माथिका नागरिकहरुलाई लक्षित गरी "घरघरमा स्वास्थ्यकर्मी " कार्यक्रम संचालनको लागि रु १० लाख ८० हजार रुपैया विनियोजन गरेको छु ।
- हरेक महिनाको १५ गते "नर्सिने रोगको निशुल्क परिक्षण" नियमित रूपमा संचालन तथा VIA कार्यक्रम संचालन गर्न रु ६ लाख विनियोजन गरेको छु ।
- आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधि खरिदका लागि जम्मा रु २५ लाख ७५ हजार रुपैया विनियोजन गरेको छु ।
- स्वास्थ्यतर्फको कुल कार्यक्रमका लागि रु ४ करोड ३८ लाख विनियोजन भएको छु ।

युवा तथा खेलकुद:

- विद्यालयस्तरका बालबालिकाको लागि राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता संचालन गरिनेछ । राष्ट्रपति रनिङ्ग सिल्ड संचालनका लागि १३ लाख ५० हजार रुपैया बजेट विनियोजन गरेको छु ।
- नगरस्तरमा युवा तथा खेलकुद कार्यक्रम संचालन गर्न रु ८ लाख रुपैया समेत गरी युवा तथा खेलकुदमा २२ लाख ५० हजार रुपैया विनियोजन गरेको छु ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण:

- हिंसा पिडित महिला तथा किशोरीका लागि हिंसा प्रभावित सेवा केन्द्र संचालनका लागि रु ५ लाख रुपैया बजेट विनियोजन गरेको छु ।

- आमा समुहसँग उपमेयर कार्यक्रम संचालन गरी महिलाहरुलाई विभिन्न आयमूलक र सीपमूलक कार्यक्रम मार्फत सशक्तिकरण गरी आत्मनिर्भर बनाईनेछ । आमा समुहका भवनलाई अर्थेपार्जनको थलोको रूपमा विकास गर्न रु २० लाख रुपैया विनियोजन गरेको छु ।
- नगरमा बालमैत्री स्थानीय शासन कार्यक्रम संचालन गरी बालमैत्री स्थानीय सरकार घोषणा तथा बालबालिकाको क्षमता विकास सम्बन्धी तालिम संचालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- महिला, बालबालिका, जेष्ठ नागरिक, दलित तथा फरक क्षमता भएका व्यक्तिहरु लक्षित कार्यक्रम गर्न रु ३२ लाख ५० हजार रुपैया विनियोजन गरेको छु ।
- आ.व. २०७९/०८० मा महिला विकासतर्फ ५७ लाख ५० हजार विनियोजन भएको छ ।

खानेपानी तथा सरसफाई:

- खानेपानीतर्फका विभिन्न योजनामा रु ४ करोड ७३ लाख रुपैया विनियोजन भएको छ ।
- नगरबासीमा खानेपानीको पहुँच अभिवृद्धि गर्न संघीय सरकारको विशेष अनुदानबाट प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु । खबरा खानेपानी योजना क्रमागत रूपमा संचालन गर्न रु ९९ लाख रुपैया, गाजने नयाँ गाउँ ढोल्थान पुलाडाँडा खानेपानी आयोजना संचालन गर्ने रु ९ करोड, जामुनाखर्क एक घर एक धारा खानेपानी संचालन गर्न रु ९ करोड ९६ लाख रुपैया र पात्लेखेत काछलुङ्ग वृहत खानेपानी योजना संचालन गर्नका लागि रु ९ करोड रुपैया विनियोजन गरेको छु ।
- नगरपालिकाभित्रका विभिन्न टोल तथा वडास्तरीय खानेपानी योजना संचालन गर्नका लागि रु ६६ लाख रुपैया विनियोजन गरेको छु ।
- आ.व २०७९/०८० को अन्त्यमा स्वच्छ खानेपानीको पहुँच भएको जनसङ्ख्या तुलनात्मक रूपमा वृद्धि हुने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

विविध:

- बेनी नगरपालिकालाई सडक मानवमुक्त नगर बनाउन सडक मानवहरुको उचित व्यवस्थापन गर्ने कार्यका लागि मानव सेवा आश्रम बाग्लुङ्गसँग आवश्यक सहकार्य गरिनेछ । मानव सेवा आश्रमलाई भवन निर्माण सहयोग स्वरूप लागि रु ४ लाख रुपैया विनियोजन गरेको छु ।
- आगामी आ.व. का लागि सामाजिक विकासतर्फ वडा स्तरीय योजना तथा कार्यक्रम संचालन गर्न रु ९ करोड ३९ लाख ७५ हजार रुपैया विनियोजन भएको छ ।

ग. पुर्वाधार विकास:

- नगरको केन्द्र देखि वडा कार्यालय सम्म पुग्ने रणनितिक महत्वको सडक निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु । नगरभित्रका सडकहरूलाई बाह्रै महिना संचालन गर्न आवश्यक व्यवस्था गरेको छु ।
- पुर्वाधार विकासको क्षेत्रमा भवन, आवास तथा शहरी विकास, यातायात पुर्वाधार, उर्जा लगायतका उपक्षेत्रमा गरी रु १२ करोड ७० लाख रुपैया विनियोजन भएको छ । पुर्वाधार विकास क्षेत्रमा नगरस्तरीय योजना र समपुरक कोष गरी रु १० करोड ८ लाख र वडा स्तरीय योजनामा २ करोड ३२ लाख विनियोजन भएको छ । पुर्वाधार विकास क्षेत्रमा कुल बजेट सिमाको १७.३५ प्रतिशत विनियोजन भएको छ ।

सडक तथा पुल निर्माण:

- चिनाखेत खोला स्टील ट्रस पुल निर्माण र भकिमली ठुलोखोला स्टील ट्रस पुल निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु । उक्त पुलहरू यसै आ.व मा समपन्न गर्नका लागि रु ३५ लाख रुपैया विनियोजन गरेको छु ।
- नगरपालिका भित्र रणनितिक महत्वका रूपमा रहेका सडकको रूपमा रहेको महारानीथान छाप डाँडाखेत मोटरबाटो स्तरोन्नति रु ५० लाख रुपैया, बेनी पात्लेखेत सडक १ करोड रुपैया, दुधेखोला भकिमली सडक ४७ लाख, बेनी स्टेडियम खुला मंच ५० लाख रुपैया, बेनी पुलाचौर सडक २५ लाख र बेनी ज्यामरुकोट सडक २५ लाख रुपैया समेत गरी गौरवका योजनाहरूमा २ करोड ९७ लाख विनियोजन गरेको छु ।
- नगरभित्रका मुख्य तथा सहायक सडकलाई All Weather Road का रूपमा विकास तथा विभिन्न भौतिक संरचनाको निर्माणका लागि रु ४ करोड १६ लाख विनियोजन गरेको छु ।
- प्रदेश सरकारको साझेदारी अर्थुङ्गे-पुलाचौर-भुतपानी सडक स्तरोन्ति गरिनेछ । त्यसका लागि नगरपालिकाले साझेदारी गर्नुपर्ने रकम सहित रु ७० लाख विनियोजन गरेको छु ।

भवन, आवास तथा सहरी विकास:

- सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत नगरभित्रका विपन्न नागरिकहरूको घर निर्माणका लागि रु ३४ लाख रुपैया विनियोजन गरेको छु ।

- नगरपालिकाको सेवा प्रवाह सुधार ल्याउन निर्माणाधिन भवनको तला थप गर्न रु ४५ लाख विनियोजन गरेको छु ।
- बेनी नगरपालिका वडा नं ४ सिंगामा कृषि उपज संकलन, भण्डारण र व्यवस्थापनको लागि शीत भण्डार निर्माणका लागि रु १ करोड ९० लाख रुपैया विनियोजन गरेको छु । नगर क्षेत्रभित्र उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेदुङ्गा सावित हुने विश्वास लिएको छु ।
- नेपाल सरकार/प्रदेश सरकार र अन्य निकाय बाट प्राप्त हुने विभिन्न अनुदान सँग साझेदारी गर्न रु १ करोड ६० लाख रुपैया समपुरक कोषमा विनियोजन गरेको छु ।

उर्जा:

- नगर क्षेत्रभित्र उर्जा प्रवर्द्धनका लागि नवीकरण उर्जा प्रविधि जडानका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु । नगरबासीलाई वायोग्याँस/विद्युतीय चुलो/सुधारिएको चुलो/सौर्य ऊर्जा को प्रयोगमा उत्साहजनक सहभागिताका लागि लागत साझेदारीमा नवीकरणीय उर्जा कार्यक्रमका लागि रु ८ लाख रुपैया मात्र विनियोजन गरेको छु ।

घ. वन वातावरण तथा विपद व्यवस्थापन:

- बेनी नगरभित्र देखिने विपदजन्य घटनाहरूको न्युनीकरण गरी उद्धार, राहत र पुनःस्थापना कार्यको लागि विपदमा मेयर कार्यक्रम संचालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
- सबै प्रकारका विपदको रोकथाम तथा न्युनीकरणका लागि पुर्वतयारी प्रतिकार्य र पुनःलाभका कार्यक्रम संचालन गर्न स्थानीय विपद व्यवस्थापन कोषमा रु ३५ लाख ५० हजार रुपैया विनियोजन गरेको छु ।
- नगरक्षेत्र विकास निर्माणको क्रममा हुने वातावरणीय क्षति न्युनीकरण गर्न तथा भु-क्षय रोक्न प्रभावित क्षेत्रमा वायो ईन्जिनियरिङ्ग अध्ययन र विरुवा उत्पादन तथा वितरणको लागि रु ४ लाख ५० हजार रुपैया विनियोजन गरेको छु ।
- स्थानीयस्तरमा घट्ने विपदका घटनाहरूमा तत्काल परिचालन गर्न सक्ने गरी आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । वडा स्तरमा वातावरण तथा विपद व्यवस्थापन गर्न र स्थानीय आपतकालीन कार्यसंचालन केन्द्र स्थापना गर्न रु ६५ लाख रुपैया विनियोजन गरेको छु ।

ड. सुशासन तथा संस्थागत विकास:

- नगरपालिकाको सेवालाई प्रविधिमैत्री बनाई नागरिकलाई छरितो र सुलभ ढङ्गले सेवा प्रवाह गर्न सक्ने खालका प्रविधि जडानका लागि रु २१ लाख विनियोजन गरेको छु ।
- नगरपालिकास्तरबाट सम्पादन भएका कार्यहरूको पारदर्शिता एवं जवाफदेहिता अभिवृद्धि गर्न सार्वजनिक सुनवाई, सामाजिक परिक्षणजस्ता कार्य गर्नका लागि रु ४ लाख रुपैया विनियोजन गरेको छु ।
- मेलमिलाप सम्बन्धी ४८ घण्टे तालिम लिएका मेलमिलापकर्तालाई सुचीकृत गरिनेछ । वडा स्तरीय मेलमिलाप केन्द्र संचालन तथा न्यायिक समितिको क्षमता विकास गर्न रु ५ लाख रुपैया विनियोजन गरेको छु ।
- पदाधिकारी तथा कर्मचारीहरूको क्षमता विकास, वित्तीय व्यवस्थापन, वित्तीय जोखिम न्यूनीकरण, सेवा प्रवाहका मापदण्ड निर्धारण, वडा कार्यालय व्यवस्थापन, बुलेटीन प्रकाशन र सुशासन सम्बन्धी प्रवर्धनात्मक कार्यक्रम संचालन गर्न रु ४२ लाख रुपैया विनियोजन गरेको छु ।
- कर्मचारीहरूको उत्प्रेरणा र मनोबल वृद्धि गर्न कार्यसम्पादनमा आधारित प्रोत्साहन र पुरस्कार प्रणालीलाई अवलम्बन गरी उत्कृष्ट कर्मचारीलाई सम्मान गरिनेछ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सुचीकृत बेरोजगारलाई १०० दिने रोजगार दिईनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रुपान्तरण योजना मार्फत रोजगारी दिन प्रशासनिक चालु पुँजीगत खर्च समेत गरी रु ६६ लाख रुपैया विनियोजन गरेको छु ।
- नगरमा सुरक्षा व्यवस्थापन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा तथा संरक्षण गर्न नगर प्रहरी व्यवस्थापन गर्न आवश्यक बजेटको सुनिश्चतता गरेको छु ।

आदरणीय अध्यक्ष महोदय,

९. आगामी आर्थिक वर्षमा नगरपालिकाले गर्ने आम्दानी खर्च तथा विभिन्न शीर्षकगत खर्चको विवरण तल अनुसूचीमा प्रस्तुत गरेको छु ।
१०. हालसालै निर्वाचन सम्पन्न भई कार्यभार सम्हालेको महिना पूरा हुन नपाउँदै नगरपालिकाको बजेट तर्जुमा गर्ने कार्य हाम्रो काँधमा आयो । सीमित स्रोतको विनियोजनबाट धेरै जनताको अपेक्षा र चाहना सम्बोधन गर्नुपर्ने अवस्थामा योजनाको प्राथमिकीकरण गर्ने कार्यमा सहयोग पुर्याउनुहुने यस नगरपालिकाका सबै राजनैतिक दलहरू, समाजसेवी, बुद्धिजीवी तथा विज्ञ एवं प्रबुद्ध व्यक्तित्वहरू एवं उहाँहरूबाट प्राप्त राय सुझावका लागि कृतज्ञ छु । आदरणीय अध्यक्षज्यूबाट

प्राप्त निर्देशन र मार्गदर्शनका लागि आभार व्यक्त गर्दछु । बजेट तर्जुमाको कार्यमा सहयोग पुर्याउनुहुने सबै निर्वाचित पदाधिकारीहरुप्रति आभारी छु । विभिन्न प्राविधिक एवं अन्य कार्यमा सहयोग पुर्याउनुहुने नगरपालिकाका कर्मचारी साथीहरु लगायत अन्य सरोकारवालाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

११. अन्त्यमा, बजेट कार्यान्वयनमा दृढ संकल्पित रहँदै यसमा आ-आफ्नो क्षेत्रबाट सबैको सक्रिय सहयोग र सहभातगिाको अपेक्षा राखेको छु ।

।।। धन्यवाद ।।।